



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाण्डौ

मिति: २०७४/०२/०८ गते

प्रेस विज्ञप्ति

माननीय प्रमुख आयुक्त श्री दीप बस्न्यातज्यूबाट पदभार ग्रहण सम्बन्धमा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय कार्यवाहक प्रमुख आयुक्त श्री दीप बस्न्यातज्यू आयोगको प्रमुख आयुक्तमा नियुक्त भएपछि आजै शपथ लिई आयोगको प्रमुख आयुक्तको रूपमा पदभार ग्रहण गर्नुभयो । शपथ ग्रहणपछि माननीय प्रमुख आयुक्तज्यूलाई आयोगका सचिवज्यू लगायत कर्मचारीबाट पुष्पगुच्छा सहित स्वागत गरिएको थियो । साथै माननीय प्रमुख आयुक्तज्यूको स्वागतार्थ आयोगको अडिटोरियम हलमा एक स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । उक्त स्वागत कार्यक्रममा आयोगका सचिव श्री पूर्णचन्द्र भट्टराईज्यूले स्वागत मन्तव्य राख्नुभयो । उक्त अवसरमा आयोगका माननीय आयुक्त श्री नविन कुमार घिमिरेज्यूले प्रमुख आयुक्तज्यूलाई बधाई तथा शुभकामना दिनुहुँदै उहाँको नेतृत्वमा आगामी दिनमा आयोगले अझ प्रभावकारी र उल्लेख्य नतिजा दिने र उहाँको कार्यकाल सफल रहन सकोस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नवनियुक्त प्रमुख आयुक्त श्री दीप बस्न्यातज्यूले आयोगका कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै आयोगप्रतिको जनविश्वास र भरोसालाई अझ मजबुद् बनाउन आयोगमा कार्यरत प्रत्येक कर्मचारीले ईमान्दार र अनुशासित भई निष्ठापूर्वक कार्य गर्नुपर्ने बताउनुभयो । आयोगको कार्य सम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउन कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहने तर्फ इङ्गित गर्दै आयोगले शुरू गरेका सुधारका प्रयासहरूलाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी रूपमा कार्यान्वयन गरिने विषयमा समेत माननीय प्रमुख आयुक्तज्यूले जोड दिनुभयो । साथै अनुसन्धान तहकिकात सम्बन्धी कार्य गर्दा कुनै पनि कसुरदार नछुटोस् र निर्दोष व्यक्ति सजायको भागिदार हुन नपरोस् भन्ने मान्यतालाई आत्मसात् गर्दै कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्षतापूर्वक जिम्मेवारी निर्वाह गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिनुभयो । यसैगरी माननीय प्रमुख आयुक्तज्यूबाट आगामी दिनमा आयोगको गरीमालाई अझ उच्च बनाउन आफु सदा तत्पर र प्रतिबद्ध रहेको बताउँदै आयोगका कर्मचारीहरूबाट थप लगन, ईमान्दारिता र प्रतिबद्धताका साथ कार्य सम्पादन हुने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।

(जीवराज कोइराला)

सह-सचिव एवं प्रवक्ता